

QUESTION PLAN AND MARK DISTRIBUTION

TOTAL - 50

UNIT	content	TOTAL WORKS HRS	TOTAL WEIGHT %	KNOWLEDGE			UNDERSTANDING			APPLICATION			HIGHER ABILITY			TOTAL NO. QUES.			TOTAL WEIGHT			TOTAL MARK			
				V	S	L	V	S	L	U	S	L	V	S	L	V	S	L	V	S					
1	Human Body	4	4		1		2															26			
2	Community Health Mental Health	7	7	1																					
3	Nutrition & Food Security	4	4	1			1																		
4	Diseases, Safety & First aid	7	7	1																					
5	Sexual & Reproductive	4	4																6	4	3	6	8	12	
6	Physical Training and drill	2	2						1																
7	Athletics and Ad venture Activities	2	2	2																			12		
8	Games	5	6		1					1									1	2	3	1	2	6	4
9	Yoga	2	2																						
10	Art	4	4														1								
11	Print, claywork collage and con.	2	2	1				1																	
12	Music	3	4	2														1						12	
13	Dance & Acting	2	2															2	3	1	2	6	4		
TOTAL		48	50															10	10	5	10	20	20	50	
																	K	U	A	HA					
																	10	16	14	10	-	-	50		

SPECIFICATION GRID

Class - 8

Subject : Health, Physical and creative Art

S. No.	Content	First Terminal	Second Terminal	Third Terminal	Final Examination
1	Human Body.	Unit 1, 2, 6, 10	Unit : 1, 2, 3, 6, 7 10, 11	Unit : 1, 2, 3, 4, 6 7, 8, 10, 11 12	Unit - 5, 9, 13 and All unit Revise
2.	Community & Mental Health.				
3	Nutrition & Food security.	Question construction check list	Question construction check-list	Question construction check list	Q.No. K U A HA 1 4 S 2VS - L 2 7 VS - S L 3 4 VS VS - S
4.	Diseases, Safety & First aid	Unit Q.N.K U A HA 1 - 7 2S 4VS 1L 2 - 8 2VS 2VS 2S 2L 3 - 4 6 - 2 7 - 2 10 - 3 11 - 3	Unit. Q.No. K U A HA 1 - 4 2 - 7 3 - 4 6 - 2 7 - 2 10 - 3 11 - 3	Unit. Q.No. K U A HA 4 - 7 1 - 4 S VS VS - 5 4 2 - 7 VS - S L 6 2 3 - 4 VS VS - S 7 2 4 - 7 VS S L - 8 6 S L - 6 - 3 VS - S - 9 2 - - - S 7 - 5 VS - - L 10 4 - - L - 8 - 6 S L - - 11 2 VS VS - 10 - 6 S L - - 12 4 2VS - - S 11 - 5 VS - 2S 13 2 - - S -	4 - 7 VS S L - 5 4 - L - - 6 2 - S - - 7 2 - - S - 8 6 S L - - 9 2 - - - S 10 4 - - L - 11 2 VS VS - 12 4 2VS - - S 13 2 - - S -
5	Sexual & Reproductive health.				
6	Physical Training and Drill				
7.	Athletics and Adventure activities				
8.	Game	VS - $10 \times 1 = 10$	VS - $10 \times 1 = 10$	VS - $10 \times 1 = 10$	VS - $10 \times 1 = 10$
9	Yoga	S - $10 \times 2 = 20$	S - $10 \times 2 = 20$	S - $10 \times 2 = 20$	S - $10 \times 2 = 20$
10	Art	L - $5 \times 4 = 20$	L - $5 \times 4 = 20$	L - $5 \times 4 = 20$	L - $5 \times 4 = 20$
11	Print, claywork, collage and construction				
12	music	Q.No. $\frac{25 \rightarrow 50}{ }$	$\frac{25 \rightarrow 50}{ }$	$\frac{25 \rightarrow 50}{ }$	$\frac{50 \ 10 \ 16 \ 14 \ 10}{ }$
13	Dance & Acting.				
				25 - 50	25 - 50


सेट १०

समूह (क) | Group A

अति छोटो उत्तर आउने प्रश्नहरू [Very short answer questions]

(१०×१=१०)

१. न्यूरोनका भागहरू लेख्नुहोस्।
(Enlist the parts of neuron.)
२. नलीयुक्त ग्रन्थि वा हार्मोन उत्पादन गर्ने ग्रन्थि भन्नाले के वृभन्नहरू ? (What do you mean by endocrine glands or hormones producing glands?)
३. घरेलू हिंसाको एउटा उदाहरण लेख्नुहोस्।
(Write an example of domestic violence.)
४. कुन पोषक तत्त्वको कमीले गलगाड निष्ट्याउछ ?
(Lack of which nutrient causes goitre?)
५. अधिक पोषणको कारण के हो ?
(What causes overnutrition?)
६. स्वस्थ व्यक्तिमा कति रक्तचाप हुनुपर्छ ? (What is the normal level of blood pressure in a healthy person?)
७. भिलिवल कोर्टको लम्बाइ र चौडाइ कति हुन्छ ? मिटरमा लेख्नुहोस्। (What is the length and width of the volleyball court? Write in metres.)
८. दिएको चित्रले वास्केटबलको कुन सिपलाई सङ्केत गर्दै ?
(Which skill of basketball does the picture indicate?)



९. वास्तुकलामा प्यागोडा शैली भन्नाले के वृक्षिन्द्र ?
(What is pagoda style in masonry?)

१०. दिएको चित्र केर्सग सम्बन्धित छ ? (What is the picture related to?)



समूह (ख) | Group B

छोटो उत्तर आउने प्रश्नहरू [Short answer questions] (१०×२=२०)

११. कुनै तीन नलीयुक्त ग्रन्थिको छोटो विवरण लेख्नुहोस्।
(Write a short description of any three endocrine glands.)
१२. नेपालका कुनै दुई सामुदायिक स्वास्थ्य कार्यक्रम उल्लेख गर्नुहोस्। (Mention any two community health programmes of Nepal.)
१३. मानसिक स्वास्थ्य कायम राख तपाईं र तपाईंको परिवारले अपनाउनुभएको कुनै दुई तरिकाहरू लेख्नुहोस्। (Write any two ways you and your family are adopting to maintain sound mental health.)
१४. आजकल केही आमावावुले गर्भावस्थामा वच्चाको लिह्न चर्कित गर्ने र छोरी भएमा गर्भपत गर्दछन्। यो अमानवीय कायं एकतिर भेदभावपूर्ण छ, भने अकैतिर यसले असुरक्षित गर्भपतन गराउदछ। यो समस्याको कुनै दुई समाधान लेख्नुहोस्। (Nowadays some parents check the gender of the child during pregnancy and abort it if it is a daughter. This inhuman task is discriminatory on one hand and on the other hand, it leads to unsafe abortion. Write any two solutions to this problem.)

१५. तपाईं लिमांगा गांडाफाट कमाएँ। छमारी पुराईन गर्नुहोस्।

(How do you perform stand at ease command in drill?)

१६. सटपुट प्याकिदा ध्यान दिनुपर्न यसलाई लेख्नुहोस् :

(Write the things that are to be considered while throwing the shotput.)

१७. तपाईंले मकरासन योगआसन कमाए गर्नुहोस् : लेख्नुहोस्।

(Write how you perform makarasan.)

१८. कुनै चार महत्त्वपूर्ण रोगको नाम लेख्नुहोस्।

(Write names of any four important raagas.)

१९. तपाईंले सुनेको कुनै पनि गीतको स्थायी लेख्नुहोस्।

(Write a sthayi of any song you have heard.)

२०. तपाईंको समुदायमा प्रचलित कुनै एक नृत्य छन्तीट गर्नुहोस् ? यसलाई कसरी प्रदर्शन गरिन्छ ? लेख्नुहोस्।

(Choose a dance prevalent in your community and write how it is performed.)

समूह ग | Group C

लामो उत्तर आउने प्रश्नहरू [Long answer questions] (५×४=२०)

२१. मातृ स्वास्थ्य, पोषण र स्वास्थ्य वीमा कार्यक्रमले सामुदायिक स्वास्थ्य प्रवर्धन गर्न सहयोग गरिरहेको छ। यस कथनलाई उदाहरणसहित पुष्टि गर्नुहोस्। (Maternal health, nutrition and health insurance programmes are supporting to promote the community health. Justify this statement with examples.)

२२. यौन रोग भनेको के हो ? यौन रोगका कुनै तीन रोकथाम र नियन्त्रणका उपायहरू लेख्नुहोस्। (What is a sexually transmitted infection? Write any three preventive and controlling measures of STDs.)

२३. भूकम्पको समयमा आफू र आफ्नो परिवारला स्वस्थहस्ताई सुरक्षित राख्ने गर्न सम्भवहरू ? कुनै चार वा तीन लेख्नुहोस्। (What can you do to save yourself and your family members during earthquake? Write in any four points.)

२४. दिइएको चित्रले क्रिकेट खेलको कुन सिपलाई गर्दै ? यो सिप कसरी प्रदर्शन गरिन्छ ? लेख्नुहोस्। (Which skill of cricket does the given picture indicate? Write how this skill is performed.)



२५. आश्चर्यको अभिव्यक्ति देखाउने मानव आकृति बनाउनु।

(Draw a human face to show the expression of surprise.)

स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला

HEALTH, PHYSICAL AND CREATIVE ARTS

पाठ्यक्रम (CURRICULUM)

Scopo and Content

इकाई (Unit)	विषयवस्तु (Content)	कार्य घण्टा (Working Hour)
जन शरीर (Human Body)	<p>१.१ स्नायु प्रणाली (Nervous system) ■ परिचय र कार्य (Introduction and functions)</p> <p>१.२ हमोन उत्पादन गर्ने ग्रन्थिहरूको नाम र कार्य (Endocrine glands: Name and functions)</p> <p>१.३ प्रजनन प्रणाली (Reproductive system) ■ प्रजनन प्रणालीको परिचय (Introduction to reproductive system) ■ स्त्री प्रजनन प्रणालीको परिचय, बनावट र कार्य (Introduction to female reproductive system and its structure and function) ■ पुरुष प्रजनन प्रणालीको परिचय, बनावट र कार्य (Introduction to male reproductive system and its structure and function)</p>	५
समुदायिक स्वास्थ्य र नासिक स्वास्थ्य (Community health and mental Health)	<p>२.१ सामुदायिक स्वास्थ्य (Community Health) ■ सामुदायिक स्वास्थ्य समस्याहरू (Community health problems)</p> <p>२.२ पूर्ण सरसफाइको परिचय (Introduction to total sanitation)</p> <p>२.३ आधुनिक चर्ची (Modern Latrine) ■ वाटरसिल र इकोसान चर्चीको बनावट तथा प्रयोग गर्ने तरिका (Water seal latrine and ecosan latrine: structure and use)</p> <p>२.४ विद्यालय स्वास्थ्य छनोट परीक्षण (School Health Screening Test)</p> <p>२.५ ट्रिक्निड टेस्ट कार्यक्रमको परिचय र महत्त्व (Introduction and importance)</p> <p>२.६ तनाव (Stress), चिन्ता (Anxiety) र मानसिक कुण्ठा (Depression) ■ कारण र असर (Causes and Effects) ■ व्यवस्थापनका उपायहरू (Management)</p> <p>२.७ लागु पदार्थ दुर्घटन (Drug Abuse) ■ नीति, नियम र कानूनको जानकारी (Awareness of Rules and Acis)</p>	८
पोषण र खाद्य रक्षा (Nutrition and Food security)	<p>३.१ कुपोषण (Malnutrition) ■ कुपोषणको परिचय र कारणहरू (Introduction and causes) ■ कुपोषणजन्य रोगको वर्गीकरण (Classification) ■ न्यून पोषण र अधिक पोषण (Undernutrition and overnutrition) ■ कुपोषणजन्य रोगहरूका कारण, लक्षण र रोकथामका उपायहरू (सुकेनास, रुच्य, रक्तअत्पत्ता, रतम्बो, स्कर्भी, रिकेट्स र मोटोपन) (Diseases caused due to malnutrition- classification, causes, symptoms and preventive measures (marasmus, kwashiorkor, night blindness, scurvy, rickets and obesity))</p> <p>३.२ खाद्य सुरक्षा परिचय र तत्त्व (Food Security: Introduction and elements)</p> <p>३.३ उपभोक्ता स्वास्थ्य संरक्षणमा ध्यान दिनुपर्ने कुराहरू (Factors to consider for Consumer's Health)</p>	५
गृह, सुरक्षा र प्राथमिक उपचार (Home, Safety and First Aid)	<p>४.१ यौन रोग (Sexually transmitted disease) ■ परिचय (Introduction) ■ रोकथामका उपायहरू</p> <p>४.२ मुटु रोग, मधुमेह, दम र क्यान्सर (Heart disease, diabetes, asthma and cancer) ■ रोगका कारण र लक्षण रोकथामका उपायहरू</p> <p>४.३ प्राथमिक उपचारका प्रमुख विधिहरू (Major methods of first aid (ABC)) ✓ विद्यालयको जोखिम र सरक्षित स्थान (Risky and safe places at school)</p>	८

		<ul style="list-style-type: none"> ■ पहिचान र नमस्ताइकन (Identification and mapping) ■ विद्यालय र खेल गैवानामा सुरक्षित हुने उपायहरू (Safety measures at school and playground) ■ प्राथमिक उपचारको अभ्यास (Practice of first aid) ■ सु सामनु, बित्तले सामनु, लेक लाम्हनु, पात भाखिनु, आँखा, कान, नाक र घटीमा वास्तवस्तु अद्धिकारी ■ विपद्धको अवस्थामा सुरक्षित रहने तरिकाहरू (Safety during disaster) ■ हुरीवतास, आगलागी, भूकम्प र धाढी परिवर्ती (Storm, fire, earthquake, flood and landslides) 	
५	यौविक तथा प्रजनन स्थान्त्रिय (Sexual and Reproductive Health)	<p>५.१ यौविक तथा प्रजनन स्थान्त्रिय (Adolescents' sexual curiosity and tolerance towards II)</p> <p>५.२ गर्भधारण (Conception)</p> <ul style="list-style-type: none"> ■ इच्छित र अनिच्छित गर्भधारणको परिचय (Wanted and unwanted) ■ सुरक्षित गर्भपतनको परिचय (Introduction to safe abortion) ■ गर्भ निरोधका साधनहरूको परिचय र वर्गीकरण (Contraceptive methods) ■ रजस्यला चक्रको परिचय (Menstruation cycle) ■ महिनावारी सरसफाई व्यवस्थापन (Menstrual hygiene) ■ पुनःप्रयोग हुने घरेलु प्याडको निर्माण र प्रयोग (Reusable pad by using domestic materials) 	६
६	शारीरिक कसरत र क्वाज (Physical Training and Drill)	<p>६.१ शारीरिक कसरत (Physical training)</p> <ul style="list-style-type: none"> ■ हात, पाखुरा, कुम, छाती, ढाढ र पेटको कसरत (Hand, arm, chest, back and abdomen) <p>६.२ ड्रिमको तालमा क्वाजका आदेशहरूको अभ्यास (Drill commands)</p> <p>(गोडाफाट, सतर्क, दार्या फर्क, वार्या फर्क, पूरा फर्क, गोडा चाल अगाडि बढ, दार्या नजर, सिधा नजर, तितरवितर र छुट्टी)</p>	६
७	एथलेटिक्स र साहसिक क्रियाकलापहरू (Athletics and Adventure activities)	<p>७.१ एथलेटिक्स (Athletics)</p> <ul style="list-style-type: none"> ■ ३००० मि. को दौड (3000 metre race) ■ रिले दौड (व्याटन प्रयोग गरेर) (baton relay) ■ लडजम्पका चरणहरूको अभ्यास (Major steps and skills of long jump) ■ हाइजम्प चरणहरूको अभ्यास (Major steps and skills of high jump) ■ सटपुटका चरणहरूको अभ्यास (Major steps and skills of shotput) <p>७.२ साहसिक क्रियाकलापहरू (Adventure Activities)</p> <ul style="list-style-type: none"> ■ हावा र हिउमा गरिने साहसिक क्रियाकलापको परिचय (Snow and air adventure activities) ■ हावा र हिउमा गरिने साहसिक क्रियाकलापको अवलोकन/अभ्यास (वन्जी जम्पिङ, प्याराग्लाइडिङ, प्यारासुट, आइस स्केटिङ, आइस ब्लाइम्बिङ) (snow and air adventure activities, bungee jump, paragliding, parachute, ice skating, ice climbing) ■ नेपालमा हावा र हिउमा गरिने साहसिक क्रियाकलापको सम्भावना र अभ्यासको अवस्था (Prospect and present status of snow and air adventure activities in Nepal) 	६
८	खेलहरू (Games)	<p>८.१ भलिवल (Volleyball)</p> <ul style="list-style-type: none"> ■ आधारभूत सिपहरू (ब्लकिङ, स्पाइक) (Basic skills (Blocking, Spiking)) ■ भलिवल खेलका नियमहरू (Basic rules of volleyball games) <p>८.२ फूटबल (Football)</p> <ul style="list-style-type: none"> ■ आधारभूत सिपहरू (ड्रिवलिङ, थोइन, गोल किपिङ) (Basic skills (Dribbling, Throw in, Goal Keeping)) ■ फूटबल खेलका साधारण नियमहरू (Basic rules of football games) <p>८.३ बास्केटबल (Basketball)</p> <ul style="list-style-type: none"> ■ आधारभूत सिपहरू (पासिङ र सुटिङ) (Basic skills (Passing and Shooting)) ■ बास्केटबल खेलका साधारण नियमहरू (Basic rules of basketball games) <p>८.४ कबद्दी खेल (Kabaddi)</p> <ul style="list-style-type: none"> ■ आधारभूत सिपको अभ्यास (Practice of Basic skills) ■ नियमहरू (Basic rules) <p>८.५ खोखो खेल (Kho-Kho)</p> <ul style="list-style-type: none"> ■ आधारभूत सिपको अभ्यास (Practice of Basic skills) ■ नियमहरू (Basic rules) 	१४

	<p>६.१ क्रिकेट (Cricket)</p> <ul style="list-style-type: none"> ■ आधारभूत सिपहस्तको अभ्यास (Practice of Basic rules) ■ नियमहरू (Basic skills) <p>(कुनै चारओटा खेलहरू मात्र) [Any four of the above games]</p>	
(Yoga)	<p>९.१ योगका नियम (Rules of Yoga)</p> <ul style="list-style-type: none"> ■ ध्यान र धारण (Meditation and Concentration) ९.२ सूक्ष्म क्रियाको अभ्यास (Practice of Sukshma kriya (micro yoga)) ९.३ प्राणायामको अभ्यास (Practice of Pranayam) ■ भ्रामरी र भस्त्रिका (Bhramari and Bhastrika) ९.४ योगासन (Yoga posture) <ul style="list-style-type: none"> ■ सेतुबन्धासन (Setubandhasan) ■ मकरासन (Makarasana) ■ हलासनको अभ्यास (Halasan) 	६
१० परिचय, खेल र रङ्ग	<p>१०.१ नेपाली कलाको परिचय (Introduction to Nepalese art)</p> <p>१०.२ कलाका आधारभूत नियमहरू (Fundamental rules of art)</p> <ul style="list-style-type: none"> ■ सन्तुलन, संयोजन र अनुपातको परिचय र प्रयोग (Balance, composition and proportion) <p>१०.३ चित्र निर्माण</p> <ul style="list-style-type: none"> ■ कपडासहितको एक वा एकमन्दा घटी वस्तुहरूको संयोजन गरी चित्र निर्माण (Still life with Drapery drawing) ■ मानव आकृतिका स्वरूपहरू (Human form drawing) को चित्र निर्माण ■ मानवीय संवेग (हर्ष, विस्मात, खुसी, आनन्द, शोक आदि) लाई अभिव्यक्त गर्ने चित्र तयार गरी उपयुक्त रङ्ग भरण (Expression of human emotions) 	१०
११ माटाको कोलाज र तन (Print, work, fibre and construction)	<p>११.१ कार्बिङ्ड विधिवाट नमुना निर्माण (काठ/दुड्गा/माटो) (Preparation of models by using carving method (wood/stone/clay))</p> <p>११.२ माटोवाट साधारण मूर्तिको निर्माण (Preparation of simple clay statue)</p> <p>११.३ उपलब्ध सामग्रीको प्रयोग गरी वस्तुको निर्माण (Preparation of objects by using locally available materials)</p>	६
१२ वादन	<p>१२.१ सङ्घीत (Music)</p> <ul style="list-style-type: none"> ■ मानव जीवनमा सङ्घीतको महत्त्व (Importance of music) ■ सङ्घीतका पारिभाषिक शब्दावलीहरूको परिचय (सप्तक, थाट, स्केल, राग, स्थायी अन्तरा, शास्त्रीय, लोक तथा आधुनिक गीत) (Musical terminologies) <p>१२.२ गायन र वादन (Singing and instruments)</p> <ul style="list-style-type: none"> ■ कक्षागत गीत (Grade song) ■ हार्मोनियम/कियोर्ड वा कुनै सुर वाचमा बजाउने अभ्यास (Practice of instruments: Harmonium and key board) ■ आफूले सिकेका गीतहरूमा Major/minor scale को सामान्य अभ्यास (Major/Minor scales) ■ दादरा र कहरवासहित रूपक वा भपतालका गीत र धुनहरूमा तालवाच बजाउने अभ्यास (Taal (dadra, kaharawa, jhaptaal, rupak)) ■ भयाउरे, ख्याली, समला र सेलो तालको अभ्यास (Practice of Jhyaure, Khali, Samola and Selo) ■ स्थानीय लोकवाजाहरू (कुनै एक सुर वाजा र दुईओटा ताल वाजा) बजाउने अभ्यास (Local instruments) 	१०
१३ अभिनय (Drama and Acting)	<p>१३.१ नृत्य (Dance)</p> <ul style="list-style-type: none"> ■ शास्त्रीय तथा परम्परागत नृत्य, लोकनृत्य र आधुनिक नृत्यको सामान्य परिचय र महत्त्व (classical and traditional dance)) <p>१३.२ मुद्रा (Postures)</p> <ul style="list-style-type: none"> ■ हस्त मुद्राहरूको प्रयोग गर्दै हाउ, भावसहित नृत्य <p>१३.३ लोकनृत्य (Folk dance)</p> <ul style="list-style-type: none"> ■ कुनै एक विशेष लोकनृत्य अभ्यास (भयाउरे, सोरठी, सेलो, ख्याली) <p>१३.४ अभिनय (Acting)</p> <ul style="list-style-type: none"> ■ अभिनयका प्रकारको परिचय ■ कुनै चरित्रलाई लिएर नमुना अभ्यास (स्थानीय थेटाभूपासहित) 	६